

Rev

Chapter 2

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον: Τάδε λέγει ὁ κρατῶν
त्यो दूतलाई यस मा एफिससको मण्डलीको लेख: यी-कुरा भन्नुहुन्छ जो समात्ने
[G3588](#) [G0032](#) [G3588](#) [G1722](#) [G2181](#) [G1577](#) [G1125](#) [G3592](#) [G3004](#) [G3588](#) [G2902](#)
- τοῦς ἑπτὰ ἀστέρων ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ
ती सातवटा ताराहरूलाई मा उहाँको दाहिने-हातमा उहाँको जो हिंडुहुन्छ मा बीचमा
[G3588](#) [G2033](#) [G0792](#) [G1722](#) [G3588](#) [G1188](#) [G0846](#) [G3588](#) [G4043](#) [G1722](#) [G3319](#)
- τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν:
ती सातवटा सामदानहरूको ती सुनका:
[G3588](#) [G2033](#) [G3087](#) [G3588](#) [G5552](#)

“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख: “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिंड्नेछन्, तिमीहरूलाई यी कुराहरू भनिरहेका छन्।

- 2 Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον καὶ τὴν ὑπομονὴν σου, καὶ
जान्छु ती कामहरू तिम्रो र त्यो परिश्रम र त्यो धैर्य तिम्रो र
[G1492](#) [G3588](#) [G2041](#) [G4771](#) [G2532](#) [G3588](#) [G2873](#) [G2532](#) [G3588](#) [G5281](#) [G4771](#) [G2532](#)
- ὅτι οὐ δύνῃ βασιάσαι κακοῦς; καὶ ἐπέιρασας τοὺς λέγοντας ἑαυτοὺς
कि सहन्-सक्दैनौ सक्दैनौ सहन् दुष्टहरूलाई र परीक्षा-गर्यौ ती भन्नेहरूलाई आफैलाई
[G3754](#) [G3756](#) [G1410](#) [G0941](#) [G2556](#) [G2532](#) [G3985](#) [G3588](#) [G3004](#) [G1438](#)
- ἀποστόλου καὶ οὐκ εἰσίν, καὶ εὔρες αὐτοὺς ψευδεῖς;
प्रेरितहरू र हुन्न-नहुने हुन् र पायौ तिनीहरूलाई झूटा
[G0652](#) [G2532](#) [G3756](#) [G1510](#) [G2532](#) [G2147](#) [G0846](#) [G5571](#)

“मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरूले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। तिमीहरूले तिनीहरूलाई जो आफैं प्रेरितहरू हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरूले तिनीहरूलाई झूटो पायौ।

- 3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐ,
र धैर्य छ-तिम्रो र सह्यो को-लागि त्यो नामको मेरो र थाकेको-छैनौ
[G2532](#) [G5281](#) [G2192](#) [G2532](#) [G0941](#) [G1223](#) [G3588](#) [G3686](#) [G1473](#) [G2532](#) [G3756](#)
- κεκοπίακες.
थकित।
[G2872](#)

तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दुःख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।

- 4 ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην, ἀφ᾿ἧς
तर छ-मसँग विरुद्धमा तिम्रो कि त्यो प्रेम तिम्रो त्यो पहिलो छोड्यौ।
[G0235](#) [G2192](#) [G2596](#) [G4771](#) [G3754](#) [G3588](#) [G0026](#) [G4771](#) [G3588](#) [G4413](#) [G0863](#)

“तर तिमीहरूको विरुद्ध मसंग यस्तो कुरो छ तिमीहरूसित शुरुमा भएको प्रेम तिमीहरूले त्यागेका छौ।

5	μνημόνευε	οὖν	πόθεν	πέπτωκας,	καὶ	μετανόησον,	καὶ	τὰ	πρῶτα	ἔργα		
	सम्झ	त्यसैले	कहाँबाट	खस्यौ	र	पछुताप-गर	र	ती	पहिला	कामहरू		
	G3421	G3767	G4159	G4098	G2532	G3340	G2532	G3588	G4413	G2041		
	ποίησον.	εἰ	δὲ	μή,	ἔρχομαί	σοι,	καὶ	κινήσω	τὴν	λυχνίαν	σου	ἐκ
	गर।	यदि	तर	गरेनौ	आउनेछु	तिमीकहाँ	र	हटाउनेछु	त्यो	सामदानलाई	तिम्रो	बाट
	G4160	G1487	G1161	G3361	G2064	G4771	G2532	G2795	G3588	G3087	G4771	G1537
	τοῦ	τόπου	αὐτοῦ,	ἐὰν	μὴ	μετανοήσης.						
	उहाँको	ठाउँबाट	उसको	यदि	नगर्छौं	पछुताप।						
	G3588	G5117	G0846	G1437	G3361	G3340						

यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।

6	ἀλλὰ	τοῦτο	ἔχεις,	ὅτι	μισεῖς	τὰ	ἔργα	τῶν	Νικολαῖτων,	ἃ	καγὼ
	तर	यो	छ-तिम्रो	कि	घृणा-गर्छौं	ती	कामहरू	ती	निकोलाइटहरूका	जुन	मैले-पनि
	G0235	G3778	G2192	G3754	G3404	G3588	G2041	G3588	G3531	G3739	G2504
	μισῶ.										
	घृणा-गर्छु।										
	G3404										

तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले + 2:6 निकोलाइटहरू गलत धारणा पहिल्याउने एक धार्मिक समूह। हेर्नुहोस् 15 पद पनि। गरेका कुरा तिरस्कार गर्छौं। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

7	Ὁ	ἔχων	οὖς,	ἀκουσάτω	τί	τὸ	Πνεῦμα	λέγει	ταῖς	ἐκκλησίαις.	Τῷ	
	जो	कान-भएको	छ	सुनोस्	के	त्यो	आत्माले	भन्नुहुन्छ	ती	मण्डलीहरूलाई।	त्यो	
	G3588	G2192	G3775	G0191	G5101	G3588	G4151	G3004	G3588	G1577	G3588	
	νικῶντι,	δώσω	αὐτοῦ	φαγεῖν	ἐκ	τοῦ	ξύλου	τῆς	ζωῆς,	ὅ	ἐστὶν	ἐν
	जित्नेलाई	दिनेछु	उसलाई	खान	बाट	त्यो	रुखबाट	त्यो	जीवनको	जुन	छ	मा
	G3528	G1325	G0846	G5315	G1537	G3588	G3586	G3588	G2222	G3739	G1510	G1722
	τῷ	Παραδείσῳ	τοῦ	Θεοῦ.								
	त्यो	स्वर्गमा	त्यो	परमेश्वरको।								
	G3588	G3857	G3588	G2316								

“ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैँचामा छ।

8	Καὶ	τῷ	ἀγγέλῳ	τῆς	ἐν	Σμύρνῃ	ἐκκλησίας	γράψον:	Τάδε	λέγει	ὁ
	र	त्यो	दूतलाई	यस	मा	स्मूर्नाको	मण्डलीको	लेख:	यी-कुरा	भन्नुहुन्छ	त्यो
	G2532	G3588	G0032	G3588	G1722	G4667	G1577	G1125	G3592	G3004	G3588
	πρῶτος	καὶ	ὁ	ἔσχατος,	ὅς	ἐγένετο	νεκρὸς	καὶ	ἔζησεν:		
	पहिलो	र	त्यो	अन्तिम	जो	भए	मरेको	र	जीवित-भए:		
	G4413	G2532	G3588	G2078	G3739	G1096	G3498	G2532	G2198		

“स्मूर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख: “तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

- 9 Οἶδά σου τὴν θλίψιν καὶ τὴν πτωχείαν -- ἀλλὰ πλούσιος εἶ -- καὶ τὴν
 जान्दछु तिम्रो त्यो क्लेश र त्यो गरिबी तर धनी छौ र त्यो
[G1492](#) [G4771](#) [G3588](#) [G2347](#) [G2532](#) [G3588](#) [G4432](#) [G0235](#) [G4145](#) [G1510](#) [G2532](#) [G3588](#)
- βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοῦς, καὶ οὐκ εἰσίν, ἀλλὰ
 निन्दा बाट ती भन्नेहरूको यहूदीहरू हो आफैलाई र होइनन् हुन् बर
[G0988](#) [G1537](#) [G3588](#) [G3004](#) [G2453](#) [G1510](#) [G1438](#) [G2532](#) [G3756](#) [G1510](#) [G0235](#)
- συναγωγή τοῦ Σατανᾶ.
 समाजमन्दिर त्यो शैतानको।
[G4864](#) [G3588](#) [G4567](#)

“मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँचो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्।

- 10 μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ, μέλλει βάλλειν ὁ διάβολος ἐξ
 केही-नगर डराउ जे सहु-पर्छ भोग्ना हेर गर्नेछ हाल्ने त्यो दियावलोसले बाट
[G3367](#) [G5399](#) [G3739](#) [G3195](#) [G3958](#) [G3708](#) [G3195](#) [G0906](#) [G3588](#) [G1228](#) [G1537](#)
- ὕμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε; καὶ ἔξετε θλίψιν ἡμερῶν δέκα. γίνου
 तिमीहरूमध्ये मा इयालखानामा ताकि परीक्षा-होस् र पाउनेछौ क्लेश दिनको दस। बन
[G4771](#) [G1519](#) [G5438](#) [G2443](#) [G3985](#) [G2532](#) [G2192](#) [G2347](#) [G2250](#) [G1176](#) [G1096](#)
- πιστοῦς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
 विश्वस्त सम्म मृत्युसम्म र दिनेछु तिमीलाई त्यो मुकुट त्यो जीवनको।
[G4103](#) [G0891](#) [G2288](#) [G2532](#) [G1325](#) [G4771](#) [G3588](#) [G4735](#) [G3588](#) [G2222](#)

तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रहौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु।

- 11 Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ
 जो कान-भएको छ सुनोस् के त्यो आत्माले भन्नुहुन्छ ती मण्डलीहरूलाई। जो
[G3588](#) [G2192](#) [G3775](#) [G0191](#) [G5101](#) [G3588](#) [G4151](#) [G3004](#) [G3588](#) [G1577](#) [G3588](#)
- νικῶν οὐ μὴ ἀδικηθῆ ἑκ τοῦ θανάτου τοῦ δευτέρου.
 जित्नेछ कदापि न हानि-पुग्नेछ बाट त्यो मृत्युद्वारा त्यो दोस्रो।
[G3528](#) [G3756](#) [G3361](#) [G0091](#) [G1537](#) [G3588](#) [G2288](#) [G3588](#) [G1208](#)

“जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुनुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।

- 12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον: Τάδε λέγει ὁ
 र त्यो दूतलाई यस मा पर्गामनको मण्डलीको लेख: यी-कुरा भन्नुहुन्छ जो
[G2532](#) [G3588](#) [G0032](#) [G3588](#) [G1722](#) [G4010](#) [G1577](#) [G1125](#) [G3592](#) [G3004](#) [G3588](#)
- ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν:
 लिनुभएको त्यो तरवार त्यो दुई-धारे त्यो तीखो:
[G2192](#) [G3588](#) [G4501](#) [G3588](#) [G1366](#) [G3588](#) [G3691](#)

“पर्गामनको मण्डलीका स्वर्गदूतलाई यो लेख: “जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।

- 13 Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ; καὶ κρατεῖς τὸ
 जान्दछु कहाँ बस्छौ, जहाँ त्यो सिंहासन त्यो शैतानको र समालेछौ त्यो
[G1492](#) [G4226](#) [G2730](#) [G3699](#) [G3588](#) [G2362](#) [G3588](#) [G4567](#) [G2532](#) [G2902](#) [G3588](#)
- ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου, καὶ ἐν ταῖς ἡμέραις
 नाम मेरो र इन्कार-गरेनौ इन्कार-गर्यौ त्यो विश्वास मेरो र मा ती दिनहरूमा
[G3686](#) [G1473](#) [G2532](#) [G3756](#) [G0720](#) [G3588](#) [G4102](#) [G1473](#) [G2532](#) [G1722](#) [G3588](#) [G2250](#)
- Ἄντιπαῶς, ὁ μάρτυς μου, ὁ πιστός μου ὃς ἀπεκτάνθη παρ' ὑμῖν,
 अन्तिपास मेरो साक्षी मेरो त्यो विश्वस्त मेरो जो मारियो बीचमा तिमीहरूमा
[G0493](#) [G3588](#) [G3144](#) [G1473](#) [G3588](#) [G4103](#) [G1473](#) [G3739](#) [G0615](#) [G3844](#) [G4771](#)
- ὅπου ὁ Σατανᾶς κατοικεῖ.
 जहाँ त्यो शैतान बस्छ।
[G3699](#) [G3588](#) [G4567](#) [G2730](#)

“मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टियास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ।

- 14 ἀλλ' ἔχω κατὰ σοῦ ὀλίγα; ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν
 तर छ-मसँग विरुद्धमा तिम्रो केही-कुरा कि छ-तिम्रो त्यहाँ समालेहरू त्यो शिक्षा
[G0235](#) [G2192](#) [G2596](#) [G4771](#) [G3641](#) [G3754](#) [G2192](#) [G1563](#) [G2902](#) [G3588](#) [G1322](#)
- Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν
 बिलामको जसले सिकाउनुभयो त्यो बालाकलाई हाल्न ठेस-लगाउने-थोक अगाडि ती
[G0903](#) [G3739](#) [G1321](#) [G3588](#) [G0904](#) [G0906](#) [G4625](#) [G1799](#) [G3588](#)
- υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα, καὶ πορνεῦσαι.
 छोराछोरीहरूको इस्राएलको खान मूर्तिपूजाको-भोजन र व्यभिचार।
[G5207](#) [G2474](#) [G5315](#) [G1494](#) [G2532](#) [G4203](#)

“तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए।

- 15 οὕτως ἔχεις καὶ σὺ, κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
 यसरी छ-तिमीसँग पनि तिमीसँग समालेहरू त्यो शिक्षाको ती निकोलाइटहरूको त्यसैगरी।
[G3779](#) [G2192](#) [G2532](#) [G4771](#) [G2902](#) [G3588](#) [G1322](#) [G3588](#) [G3531](#) [G3668](#)

तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरू छन्।

- 16 μετανόησον οὖν! εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ'
 पछुताप-गर त्यसैले! यदि तर गरेनौ आउनेछु तिमीकहाँ चाँडै र लड्नेछु सँग
[G3340](#) [G3767](#) [G1487](#) [G1161](#) [G3361](#) [G2064](#) [G4771](#) [G5035](#) [G2532](#) [G4170](#) [G3326](#)
- αὐτῶν ἐν τῇ ῥομφαίᾳ, τοῦ στόματός μου.
 तिनीहरूसँग द्वारा मेरो तरवारद्वारा मेरो मुखको मेरो।
[G0846](#) [G1722](#) [G3588](#) [G4501](#) [G3588](#) [G4750](#) [G1473](#)

यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।

17 Ὁ ἔχων οὐς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ
 जो कान-भएको छ सुनोस् के त्यो आत्माले भन्नुहुन्छ ती मण्डलीहरूलाई। त्यो
[G3588](#) [G2192](#) [G3775](#) [G0191](#) [G5101](#) [G3588](#) [G4151](#) [G3004](#) [G3588](#) [G1577](#) [G3588](#)

νικῶντι, δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου; καὶ δώσω αὐτῷ ψῆφον
 जित्नेलाई दिनेछु उसलाई त्यो मन्नाबाट त्यो लुकेको र दिनेछु उसलाई सेतो-दुङ्गा
[G3528](#) [G1325](#) [G0846](#) [G3588](#) [G3131](#) [G3588](#) [G2928](#) [G2532](#) [G1325](#) [G0846](#) [G5586](#)

λευκὴν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν,
 सेतो र माथि त्यो दुङ्गामा नाम नयाँ लेखिएको जुन कोहीले जान्दैन
[G3022](#) [G2532](#) [G1909](#) [G3588](#) [G5586](#) [G3686](#) [G2537](#) [G1125](#) [G3739](#) [G3762](#) [G1492](#)

εἰ μὴ ὁ λαμβάνων.
 बाहेक न त्यो पाउने।
[G1487](#) [G3361](#) [G3588](#) [G2983](#)

“जसले सुन्नसकछ मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ सुनुपर्छ। “म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।

18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θουατείροις ἐκκλησίας γράψον: Τάδε λέγει ὁ
 र त्यो दूतलाई यस मा थुआतीराको मण्डलीको लेख: यी-कुरा भन्नुहुन्छ त्यो
[G2532](#) [G3588](#) [G0032](#) [G3588](#) [G1722](#) [G2363](#) [G1577](#) [G1125](#) [G3592](#) [G3004](#) [G3588](#)

Υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ
 पुत्र त्यो परमेश्वरको जसको आँखाहरू ती आँखाहरू उहाँका जस्तो ज्वाला आगोको र
[G5207](#) [G3588](#) [G2316](#) [G3588](#) [G2192](#) [G3588](#) [G3788](#) [G0846](#) [G5613](#) [G5395](#) [G4442](#) [G2532](#)

οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ.
 उहाँका खुट्टाहरू उहाँका जस्तो चम्किलो-काँसा।
[G3588](#) [G4228](#) [G0846](#) [G3664](#) [G5474](#)

“थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख: “परमेश्वरका पुत्रले यी कुराहरु भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ

19 Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην, καὶ τὴν πίστιν, καὶ τὴν
 जान्दछु तिम्रो ती कामहरू र त्यो प्रेम र त्यो विश्वास र त्यो
[G1492](#) [G4771](#) [G3588](#) [G2041](#) [G2532](#) [G3588](#) [G0026](#) [G2532](#) [G3588](#) [G4102](#) [G2532](#) [G3588](#)

διακονίαν, καὶ τὴν ὑπομονήν σου; καὶ τὰ ἔργα σου, τὰ ἔσχατα
 सेवा र त्यो धैर्य तिम्रो र ती कामहरू तिम्रो ती पछिल्ला
[G1248](#) [G2532](#) [G3588](#) [G5281](#) [G4771](#) [G2532](#) [G3588](#) [G2041](#) [G4771](#) [G3588](#) [G2078](#)

πλείονα τῶν πρώτων.
 बढी ती पहिलाभन्दा।
[G4119](#) [G3588](#) [G4413](#)

“तिमीहरूले के गरेका छौ मलाई थाहा छ। म तिमीहरूको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरूले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गर्दैछौ।

20 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφείξ τὴν γυναῖκα Ἰεζάβελ, ἢ λέγουσα
 तर छ-मसँग विरुद्धमा तिम्रो कि छोड्छौ त्यो स्त्रीलाई ईजेबेल जो भन्ने
[G0235](#) [G2192](#) [G2596](#) [G4771](#) [G3754](#) [G0863](#) [G3588](#) [G1135](#) [G2403](#) [G3588](#) [G3004](#)

ἐαυτήν προφήτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἔμοιους δούλους πορνεῦσαι,
 आफैलाई अगमवक्ती र सिकाउँछे र भ्रमाउँछे ती मेरा दासहरूलाई व्यभिचार-गर्न
[G1438](#) [G4398](#) [G2532](#) [G1321](#) [G2532](#) [G4105](#) [G3588](#) [G1699](#) [G1401](#) [G4203](#)

καὶ φαγεῖν εἰδωλόθυσια.
 र खान मूर्तिपूजाको-भोजन।
[G2532](#) [G5315](#) [G1494](#)

तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियो। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वार टाढा लगीरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरु अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।

21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ
र दिँ उसलाई समय ताकि पछुताप-गरोस् र नचाहेकी चाहेकी पछुताप-गर्न बाट
[G2532](#) [G1325](#) [G0846](#) [G5550](#) [G2443](#) [G3340](#) [G2532](#) [G3756](#) [G2309](#) [G3340](#) [G1537](#)

τῆς πορνείας αὐτῆς.
उसको व्यभिचारबाट उसको।
[G3588](#) [G4202](#) [G0846](#)

मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्तन हुन चाहँदैन।

22 ἰδοὺ, βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ' αὐτῆς εἰς
हेर हाल्छु उसलाई मा शय्यामा र ती व्यभिचार-गर्नेहरूलाई सँग उससँग मा
[G3708](#) [G0906](#) [G0846](#) [G1519](#) [G2825](#) [G2532](#) [G3588](#) [G3431](#) [G3326](#) [G0846](#) [G1519](#)

θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς.
क्लेश ठूलो यदि नगरे पछुताप-गर्छन् बाट उसका कामहरूबाट उसका।
[G2347](#) [G3173](#) [G1437](#) [G3361](#) [G3340](#) [G1537](#) [G3588](#) [G2041](#) [G0846](#)

“यसर्थ म उसलाई शैय्यामा फालिदिनेछु। अनि सबै मानिसहरू, जो उसित व्याभिचार गर्छन्, तिनीहरूले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुसरण गर्न नछोडे।

23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ; καὶ γινώσκονται πᾶσαι αἱ
र ती सन्तानहरू उसका मार्नेछु द्वारा मृत्युद्वारा र जान्नेछन् सबै ती
[G2532](#) [G3588](#) [G5043](#) [G0846](#) [G0615](#) [G1722](#) [G2288](#) [G2532](#) [G1097](#) [G3956](#) [G3588](#)

ἐκκλησίαι, ὅτι ἐγὼ εἶμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας; καὶ δώσω
मण्डलीहरूले कि म हुँ त्यो जाँचे मृगौलाहरू र हृदयहरू र दिनेछु
[G1577](#) [G3754](#) [G1473](#) [G1510](#) [G3588](#) [G2045](#) [G3510](#) [G2532](#) [G2588](#) [G2532](#) [G1325](#)

ὅμῳν ἐκάστῳ κατὰ τὰ ἔργα ὅμῳν.
तिमीहरूलाई प्रत्येकलाई अनुसार ती कामहरू तिमीहरूका।
[G4771](#) [G1538](#) [G2596](#) [G3588](#) [G2041](#) [G4771](#)

म उसको छोरा-छोरीहरूलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरूले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरूका मन अनि हृदय जान्दछ। अनि म तिमीहरूको कर्म अनुसार दिनेछु।

24 ὅμῳν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν
तिमीहरूलाई तर भन्दछु ती अरूहरूलाई ती मा थुआतीराका जतिसुकै लिएनन् छैनन्
[G4771](#) [G1161](#) [G3004](#) [G3588](#) [G3062](#) [G3588](#) [G1722](#) [G2363](#) [G3745](#) [G3756](#) [G2192](#)

τὴν διδαχὴν ταύτην, οἳτινες οὐκ ἔγνωσαν τὰ βαθεῖα τοῦ Σατανᾶ, ὡς
यो शिक्षा यो जसले चिनेनन् चिन्नन् ती गहिरा त्यो शैतानका जस्तो
[G3588](#) [G1322](#) [G3778](#) [G3748](#) [G3756](#) [G1097](#) [G3588](#) [G0901](#) [G3588](#) [G4567](#) [G5613](#)

λέγουσιν; οὐ βάλλω ἐφ' ὅμῳς ἄλλο βάρος.
भन्छन् राख्दिनेनन् हाल्छु माथि तिमीहरूमाथि अर्को भार।
[G3004](#) [G3756](#) [G0906](#) [G1909](#) [G4771](#) [G0243](#) [G0922](#)

“तर थिआतीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौं जुन तिनीहरू शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो यो हो म तिमीहरूमाथि अरु भारी लदाउने छैन।

25 πλὴν ὁ ἔχετε, κρατήσατε ἄχρι οὗ ἂν ἦξω.
तर जे छ-तिमीसँग समाले-राख सम्म जबसम्म नै आउँछु।
[G4133](#) [G3739](#) [G2192](#) [G2902](#) [G0891](#) [G3739](#) [G0302](#) [G2240](#)

म नआएसम्म तिमीहरू यही तरीकामा बस।

26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω
र जो जित्नेछ र जो पालन-गर्नेछ सम्म अन्त्यसम्म ती कामहरू मेरा दिनेछु
[G2532](#) [G3588](#) [G3528](#) [G2532](#) [G3588](#) [G5083](#) [G0891](#) [G5056](#) [G3588](#) [G2041](#) [G1473](#) [G1325](#)

αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
उसलाई अधिकार माथि ती जातिहरूमाथि
[G0846](#) [G1849](#) [G1909](#) [G3588](#) [G1484](#)

“जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरु गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरुमाथि अधिकार दिनेछु

27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ
र चराउनेछ तिनीहरूलाई द्वारा लौरो-लड्डीद्वारा फलामको जसरी ती भाँडाहरू ती
[G2532](#) [G4165](#) [G0846](#) [G1722](#) [G4464](#) [G4603](#) [G5613](#) [G3588](#) [G4632](#) [G3588](#)

κεραμικὰ συντρίβεται; ὡς κὰγὼ εἴληφα παρὰ τοῦ Πατρός. μου
माटोका चुर्नेछन् जसरी मैले-पनि पाएको-छु बाट मेरो पिता। मेरो
[G2764](#) [G4937](#) [G5613](#) [G2504](#) [G2983](#) [G3844](#) [G3588](#) [G3962](#) [G1473](#)

उसले तिनीहरुमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरु जस्तै टुक्रा-टुक्रा पार्नेछ। + 2:27 हेर्नुहोस् भजनसंग्रह 2:8-9

28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
र दिनेछु उसलाई त्यो तारा त्यो भोलिको।
[G2532](#) [G1325](#) [G0846](#) [G3588](#) [G0792](#) [G3588](#) [G4407](#)

जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु।

29 Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
जो कान-भएको छ सुनोस् के त्यो आत्माले भन्नुहुन्छ ती मण्डलीहरूलाई।
[G3588](#) [G2192](#) [G3775](#) [G0191](#) [G5101](#) [G3588](#) [G4151](#) [G3004](#) [G3588](#) [G1577](#)

जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ।